

तेमाल गाउँपालिका बाल कल्याण कोष (स्थापना र सञ्चालन) कार्यविधि, २०७९

कार्यपालिकाबाट स्विकृत मिति : २०७९।१।२।१५

प्रमाणिकरण मिति : २०७९।१।२।१५

प्रस्तावना:

प्राकृतिक विपद, दुर्घटना, छन्दकाकारण जोखिममा रहेका तथा विशेष संरक्षणको आवश्यकता भएका बालबालिकाको संरक्षण गरी उनीहरुको हकहितको संरक्षण संवर्द्धन गरी शारीरिक, मानसिक, बौद्धिक र संवेगात्माक विकासमा सहयोग पुर्याइ बाल अधिकारको संरक्षण र सम्वर्द्धनका लागि कानूनी व्यवस्था गर्न बाज्ञानीय भएकोले,

स्थानिय सरकार सञ्चालन ऐन, २०७४ को दफा १०२ ले दिएको अधिकार प्रयोग गरि तेमाल गाउँ कार्यकालिकाले यो कार्यविधि बनाएको छ ।

१. संक्षिप्त नाम र प्रारम्भ:

(क) यस कार्यविधिको नाम "तेमाल गाउँपालिका बाल कल्याण कोष (स्थापना र संचालन) कार्यविधि, २०७९" रहेको छ ।

(ख) यो कार्यविधि तुरुन्त लागु हुनेछ ।

२. परिभाषा: विषय वा प्रसङ्गले अकी अर्थ नलागेमा यस कार्यविधिमा

(क) "कोष" भन्नाले दफा ३ बमोजिमको कोष सम्भनु पर्दछ ।

(ख) "स्थानीय तह" भन्नाले गाउँपालिका वा नगरपालिका सम्भनु पर्द्ध र सो शब्दले जिल्ला सभालाई समेत जनाउछ ।

(ग) "गाउँपालिका" भन्नाले तेमाल गाउँपालिका सम्भनु पर्दछ ।

(घ) "बालबालिका" भन्नाले १८ वर्ष उमेर पुरा नगरेका व्यक्ति सम्भनुपर्दछ ।

(ङ) "विशेष संरक्षणको आवश्यकतामा भएका बालबालिका" भन्नाले देहायक अवस्थाका बालबालिका सम्भनु पर्दछ ।

(१) बाबुआमा दुवै गुमाएका, बाबुआमा वेपत्ता भएका, बाबुआमाले अर्को विवाह गरी दुवैको संरक्षण र रेखदेखबाट वञ्चित भएका बालबालिका,

(२) अस्पताल वा अन्य कुनै सार्वजनिक स्थानमा अलपत्र अवस्थामा छाडिएका वा फेला परेका, बाबुआमा बाट अलगिएका वा बाबुआमा पत्ता नलागी बेवारिसे अवस्थामा रहेका बालबालिका,

(३) बाबुआमालाई गम्भीर शारीरिक वा मानसिक अपांगता वा अशक्तता भएको कारण उचित हेरचाह नपाएका बालबालिका,

(४) कानुनी विवादमा परेकामध्ये दिशान्तर प्रकृया अन्तर्गत वैकल्पिक हेरचाहको लागि सिफारिस भएका बालबालिका,

(५) थुनामा रहेका वा बन्दी बाबु वा आमासंग आश्रित भई कारागारमा रहेका बालबालिका,

- (६) जवरजस्ती करणी वा कानून बमोजिम सजाय हुने हाडनाताबाट जन्मिएको शिशुलाई आफूले पालनपोषण र संरक्षण गर्न नसक्ने भनीसम्बन्धित अधिकृत समक्ष निवेदन परेका बालबालिका,
- (७) बाबु आमा वा अभिभावकबाट दुर्योगहार हिंसा वा बेवास्ता भएको कारणले बालबालिकाको उच्चतम हितको लागि परिवारबाट अलग गरिएका बालबालिका,
- (८) शारीरिक वा मानसिक यातना वा भेद भाव वा यौन शोषण वा दुर्योगहार जस्ता घटनाबाट पीडित भएकोमा परिवारद्वारा स्वीकार नगरिएका बालबालिका,
- (९) बधुवा वा जोखिमपूर्ण वा निकृष्ट प्रकृतिका वा प्रचलित कानुन विपरीत जवरजस्ती श्रममा संलग्न गराई जीवनयापन गरिरहेका बालबालिका,
- (१०) धुम्रपान मद्यपान एवं अन्य लागुऔषधको कुलतमा फसेका बालबालिका,
- (११) सडक बालबालिका,
- (१२) एच. आई भी र एडस संक्रमित तथा प्रभावित बालबालिका,
- (१३) गम्भीर शारीरिक वा मानसिक स्वास्थ्य समस्या वा गम्भीर अपांगता भएको कारण जीवन जोखिममा रही बाबुआमा वा परिवारबाट उपचारको व्यवस्था हुन नसकेका वा सामान्य जीवन यापन गर्न कठिनाई भएका बालबालिका,
- (१४) बालबालिका विरुद्धको कसूरबाट पीडित भएका वा त्यस्तो जोखिममा रहेका बालबालिका,
- (१५) विपद वा सशस्त्र द्वन्द्व वा दुर्घटनाका कारणले बाबुआमा दुवै वा आमा बुबा मध्ये एक गुमाएका, बेपत्ता भएका वा मानसिक रूपमा घाइते वा अपांगता भएका वा मानसिक सन्तुलन गुमाएका बालबालिका,
- (१६) विपन्न, दलित, लोपोन्मुख र पिछडा वर्गका बालबालिका,
- (१७) अपहरण वा शरीर बन्धकमा परी शारीरिक वा मानसिक रूपमा विक्षिप्त भएका बालबालिका,
- (१८) बेचविखन वा ओसारपसारमा परी शारीरिक वा मानसिक रूपमा विक्षिप्त भएका बालबालिका,
- (१९) जवरजस्ती र करकापबाट बालविवाहमा परेका बालबालिका,
- (२०) मन्त्रालयले प्रदेश राजपत्रमा सुचना प्रकाशित गरी विशेष संरक्षणको आवश्यकता भएका बालबालिका भनी तोकेका अन्य बालबालिका,
- (च) "सचिव" भन्नाले प्रदेश सामाजिक विकास मन्त्रालयको सचिव सम्फन्तु पर्दछ ।
- (छ) "संचालक समिति" भन्नाले दफा ७ बमोजिम गठन भएको कोष संचालक समिति सम्फन्तु पर्दछ ।
- (ज) "उपाध्यक्ष" भन्नाले तेमाल गाउँपालिकाको उपाध्यक्ष सम्फन्तु पर्दछ ।
- (झ) "उजुरी प्रशासक" भन्नाले गाउँपालिकाको न्यायिक उजुरी प्रशासक सम्फन्तु पर्दछ ।

- (ञ) "गाउँसभा" भन्नाले तेमाल गाउँपालिकाको गाउँसभा सम्झनु पर्दछ ।
- (ट) "प्रमुख प्रशाशकिय अधिकृत" भन्नाले स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ८४ बमोजिम प्रमुख प्रशाशकिय अधिकृतको कामकाज गर्न तोकिएको अधिकृत सम्झनु पर्दछ ।

३. कोषको स्थापना:

- (१) विशेष संरक्षणको आवश्यकता भएका बालबालिकालाई तत्काल उद्धार राहत र पुनर्स्थापना गर्नका लागि एक बाल कल्याण कोष स्थापना गरिने छ । उक्त कोषमा देहाय बमोजिमको रकम रहनेछ :
- (क) नेपाल सरकार बाट प्राप्त रकम,
 - (ख) प्रदेश सरकारबाट प्राप्त रकम,
 - (ग) गाउँसभा बाट विनियोजन भएको रकम,
 - (घ) अन्य स्थानीय तहबाट बाल कल्याण कोषको निमित्त प्राप्त भएको रकम,
 - (ङ) नेपाल सरकारको स्वीकृतिमा विदेशी सरकार, विदेशी विकास साफेदार अन्तर्राष्ट्रिय संघ संस्था वा व्यक्तिबाट प्राप्त रकम,
 - (च) स्वदेशी संघ संस्था वा व्यक्तिबाट प्राप्त रकम ।

४. कोषको उपयोग:

- (१) दफा ३ बमोजिम स्थापना भएको कोषको रकम देहायको कार्यमा खर्च गरिनेछ :
- (क) विशेष संरक्षणको आवश्यकता भएका बालबालिकाको तत्काल उद्धार गर्न,
 - (ख) विशेष संरक्षणको आवश्यकता भएका बालबालिकाको तत्काल राहत उपलब्ध गराउन,
 - (ग) खण्ड (क) बमोजिम उद्धार गरिएका बालबालिकालाई खानपान, लताकपडा औषधी उपचार शिक्षा मनोविमर्श सेवा, कानुनी सहायता, निरन्तर हेरचाह र संरक्षणका लागि पुनर्स्थापना वा दिशान्तर गर्न,
 - (घ) परिवार विहिन बालबालिकाहरुको पारिवारिक संरक्षण सेवा प्रदान गर्न,
- (२) उपदफा (१) मा लेखिए बमोजिम बाहेकको अन्य कार्यमा कोषको रकम उपयोग गर्न सकिने छैन । तर दफा ९ बमोजिमको कार्यमा खर्च गर्न यस कार्यबिधि बमोजिम बाधा पुगेको मानिने छैन ।

५. कोषको रकम उपयोग गर्न नपाइने :

संचालक समितिको बैठक भत्ता, खाजा खर्च, भ्रमण खर्च, मसलन्द, छपाई, पत्रपत्रिका, विज्ञापन लगायतका कुनै पनि प्रशासनिक कार्यका निमित्त कोषको रकम खर्च गर्न पाइने छैन । तर दफा ४ बमोजिमको कार्य सम्पादन गर्न लाग्ने यातायातको प्रयोग लगायतका अत्यावश्यकीय कार्यमा कोषको रकम खर्च गर्न भने बाधा पुर्याएको मानिने छैन ।

६. कोषबाट गरिने खर्चको सीमा :

(१) विशेष संरक्षणको आवश्यकता भएका बालबालिकाहरुको निमित्त देहाय बमोजिमको रकम खर्च गर्न सकिने छ ।

- (क) विशेष संरक्षको आवश्यकता भएका बालबालिकाको तत्काल उद्धार गर्दा लागेको बिल भरपाई बमोजिमको खर्चरकम समितिको निर्णय बमोजिम उपलब्ध गराईने छ ।

- (ख) विशेष संरक्षणको आवश्यकता भएका बालबालिकालाई समितिको निर्णय अनुसार तत्काल राहत स्वरूप देहाय बमोजिमको रकम,
- (१) विपद वा दुर्घटना वा द्वन्द्वमा परी बावुआमा दुवैको मृत्यु भएको वा बेपत्ता भएको अवस्थामा रु १००००० (एक लाख रुपैया) सम्म मात्र एकमुष्ट राहत सहयोग प्रदान गर्न,
- (२) बाबु वा आमाको मृत्यु भएका, बेपत्ता भएका अथवा बाबु वा आमाले अर्को विवाह गरी दुवैको संरक्षण र रेखदेखबाट बच्चित भएका १८ वर्ष उमेर पुरा नगरेका बालबालिकालाई मासिक रु २०००/- को दरले वार्षिक रूपमा बैडक खाता मार्फत भक्ता वितरण गरिने छ।
- (ग) बालबालिकाको स्वास्थ्य अवस्था हेरी तत्काल स्वास्थ्य उपचारका लागी प्रति प्रभावित बालबालिकालाई एक पटकमा बढीमा रु १०००० (दश हजार रुपैया) सम्म मात्र समितिको संयोजकबाट सोभै प्रदान गर्न सकिनेछ, यसको लागि नेपाल सरकारबाट मान्यता प्राप्त चिकित्सकको प्रेस्ट्रिप्शन सहित औषधोपचार गरेको विलभरपाई बुझाउनु पर्नेछ। साथै खर्चको यथार्थ विवरण त्यसको लगतै बसेको समितिको बैठकमा समितिको संयोजकले पेश गर्नु पर्नेछ।
- (घ) विशेष संरक्षणको आवश्यकता भएका बालबालिकालाई आपत्कालीन आश्रय दिनुपर्ने अवस्थामा निज बालबालिकाको साथमा रहने परिवार वा अभिभावक वा कानूनी संरक्षक वा संस्थाको प्रतिनिधि वा हेरचाहकर्ता एक जना समेतलाई जिल्ला सदरमुकाम वा अन्य स्थानमा बसेको प्रतिदिन रु १००० (एक हजार रुपैया) सम्म मात्र का दरले खाने बस्ने खर्च बढीमा ५ दिनसम्मको मात्र प्रदान गर्न सकिनेछ,
- (ङ) विशेष संरक्षणको आवश्यकता भएका बालबालिकालाई बाल अधिकार संरक्षण केन्द्र, बालगृह, पुनर्स्थापना केन्द्र वा बाल सुधार गृह वैकल्पिक हेरचाहका लागि पुनर्स्थापना वा दिशान्तर गर्दा निजको शिक्षा, स्वास्थ्य हेरचाह खाना पोषक लगायत अत्यावश्यक आवश्यकता परिपूर्तिका लागि लाग्ने मासिक खर्च समितिले औचित्यको आधारमा तोके बमोजिमको रकम प्रदान गर्ने। यसरी संस्थागत हेरचाहमा राख्दा बालगृह वा पुनर्स्थापना केन्द्र वा बाल सुधार गृहसंग सम्झौता गरी सिधै उपलब्ध गराउन सकिनेछ।
- (च) वैकल्पिक हेरचाहका लागि पुनर्स्थापना वा दिशान्तर गर्नु पर्ने बालबालिकालाई बालगृह वा पुनर्स्थापना केन्द्र वा बाल सुधार गृहको संरक्षणमा पठाउँदा निजको परिवार वा अभिभावक वा कानूनी संरक्षक वा संस्थाको प्रतिनिधि वा हेरचाहकर्ता एक जनालाई खाना तथा बास खर्च बापत दैनिक रु १००० (एक हजार रुपैया) सम्म मात्र का दरले बढीमा ५ दिन सम्मको रकम र बाटोमा आउदा जादा लाग्ने सार्वजनिक यातायातको खर्च प्रदान गर्न सकिनेछ।
- (छ) निःशुल्क कानूनी सहायता उपलब्ध हुन नसकी थप कानूनी सहायता आवश्यक परेको खण्डमा सो को लागि लाग्ने रकम बढीमा रु १०००० (दश हजार रुपैया) सम्म मात्र

प्रदान गर्न सकिनेछ, (ज) मनोविमर्श सेवा आवश्यक परेको खण्डमा सो सेवा प्रदान गरे वापत मनोविमर्शकर्तालाई प्रति व्यक्ति रु १००० (एक हजार रुपैया) सम्म मात्र प्रदान गर्न सकिनेछ ।

- (२) उपदफा (१) अनुसार खर्च गर्दा देहायका कागजातहरुका आधारमा मात्र खर्च गर्नुपर्ने छः
- (क) विशेष संरक्षण आवश्यक भएको बालबालिका हो भन्ने बारे स्थानीय तह र नजिकको प्रहरी कार्यालयको सिफारिस पत्र र बालबालिकाको जन्मदर्ता प्रमाणपत्र वा जन्ममिति खुल्ने शैक्षिक प्रमाणपत्र वा स्वास्थ्य संस्थाबाट प्राप्त जन्ममिति देखिने पत्र पेश गर्नु पर्ने छ । सो उपलब्ध हुन नसकेमा स्थानीय तहको सिफारिस पत्र वा सम्बन्धित बडाको सिफारीसपत्र,
 - (ख) बालबालिकाको बाबु आमाको मृत्युदर्ता प्रमाणपत्र वा स्थानीय तहको सिफारिस पत्र, संरक्षकको हकमा संरक्षक हो भनी बडाले दिएको सिफारीस पत्र, ५ वर्ष पुरा गरेको बालबालिकाको हकमा नियमित विद्यालय जाने गरेको भनी विद्यालयले दिएको सिफारीस पत्र,
 - (ग) अपांगता भएका बालबालिकाहरुको हकमा अपांगता परिचयपत्र । सो परिचयपत्र उपलब्ध हुन नसकेमा स्थानीय तहको सिफारिस पत्र, कानुनी सहायता र मनोविमर्श सेवा आवश्यक भएका बालबालिकाको हकमा अवस्था हेरी सम्बन्धित कानुन व्यवसायी वा विशेषज्ञसँगको समन्वयमा समितिको निर्णयको आधारमा,
- (३) उपदफा (२) बमोजिमका आधारमा तत्कालै सहयोग गर्नु पर्ने अवस्थामा समितिको बैठकबाट पछि अनुमोदन हुने गरी समितिका संयोजक र मन्त्रालयमा बालबालिका सम्बन्धी तोकिएका अधिकृतको संयुक्त निर्णयमा सहयोग उपलब्ध गराउन सकिने छ ।
- (४) विशेष संरक्षणको आवश्यकता भएका लाभग्राही बाल बालिकाहरुलाई सहयोग प्रदान गर्दा अनुसूची १ को ढाँचामा आवेदन फारम भराउनु पर्नेछ ।
- (५) यस दफा बमोजिम विशेष संरक्षणको आवश्यकता भएका लाभग्राही बालबालिकाहरुलाई सहयोग प्रदान गर्दा संघीय सरकार, स्थानीयः सरकारले प्रदान गरेको सहयोगमा दोहोरो नपर्ने गरी गर्नु पर्नेछ । तर त्यस्ता बालबालिकालाई थप सहयोग आवश्यक भएको भनि स्थानीय तहबाट सिफारिस भइ आएमा थप सहयोग प्रदान गर्न बाधा पुगेको मानिने छैन ।

७. संचालक समितिको गठनः

कोष संचालनका लागि देहाय बमोजिमको एक बाल संरक्षण कोष संचालक समिति रहनेछ ।	
(क) गाउँपालिका उपाध्यक्ष	संयोजक
(ख) प्रमुख प्रशासकीय अधिकृत	सदस्य
(ग) सामाजिक विकास समितिको संयोजक	सदस्य
(घ) उजुरी प्रशासक	सदस्य
(ङ) महिला तथा बालबालिका शाखा प्रमुख	सदस्य सचिव

८. संचालक समितिको काम कर्तव्य र अधिकारः संचालक समितिको काम कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछः

- (क) कुनै बालबालिका आपतकालिन अवस्थामा रहेनरहेको वा विशेष संरक्षणको आवश्यकता भए नभएको भन्ने बारे यकीन गर्ने,
- (ख) आपतकालिन अवस्थामा रहेका बालबालिकाको संरक्षणका लागि उद्धार गर्ने, पुनर्स्थापना गर्ने तथा त्यस्ता बालबालिकालाई राहत दिने सम्बन्धमा कार्यक्रम तर्जुमा गर्ने,
- (ग) स्वीकृत कार्यक्रमको लागि कोष परिचालन गर्ने वा गराउने,
- (घ) आपतकालिन अवस्थामा रहेका वा विशेष संरक्षणको आवश्यकता भए नभएको सम्बन्धी अध्ययन तथा अनुसन्धान गर्ने वा गराउने,
- (ङ) आपतकालिन अवस्थामा रहेका बालबालिकाको उद्धार गर्ने राहत उपलब्ध गराउने र पुनर्स्थापना गर्ने,
- (च) बालबालिकाको क्षेत्रमा काम गर्ने निकाय तथा संस्थासंग समन्वय गर्ने,
- (छ) कोष स्थायित्वको लागि आवश्यक पहल गर्ने र बृद्धिको लागि श्रोतको खोजी गर्ने,
- (ज) स्वीकृत कार्यक्रम कार्यान्वयन भए नभएको सम्बन्धमा अनुगमन गर्ने,
- (झ) आपतकालिन अवस्थामा रहेका बालबालिका सम्बन्धी अन्य काम गर्ने वा गराउने,

९. संचालक समितिको बैठक सम्बन्धी व्यवस्था:

- (१) संचालक समितिको बैठक आवश्यकता अनुसार बस्नेछ।
- (२) संचालक समितिको बैठक संयोजकले तोकेको मिति समय र स्थानमा बस्नेछ।
- (३) संचालक समितिको बैठक बस्नु भन्दा कम्तिमा चौबीस घण्टा अगावै समितिको सदस्य सचिवले बैठकमा छलफल हुने कार्यसूची सहितको सूचना सबै सदस्यहरूलाई दिनु पर्नेछ। तर आपतकालिन विषेष अवस्थामा बैठक तरन्तै पनि बस्न सक्ने छ।
- (४) संचालक समितिको तत्काल कायम रहेको कुल सदस्य संख्याको पचास प्रतिशत भन्दा बढी सदस्यहरु उपस्थित भएमा समितिको बैठकको गणपूरक संख्या पुगेको मानिनेछ।
- (५) संचालक समितिको बैठकको अध्यक्षता समितिको संयोजकले गर्नेछ र निजको अनुपस्थितिमा समितिका उपस्थित सदस्यहरूले आफूहरु मध्येबाट छानेको सदस्यले गर्नेछ।
- (६) संचालक समितिको बैठकमा बहुमतको राय मान्य हुनेछ र मत बराबर भएमा बैठकको अध्यक्षता गर्ने व्यक्तिले निर्णयक मत दिनेछ।
- (७) सञ्चालक समितिले आवश्यकता अनुसार सरकारी निकाय बालबालिकासंग सम्बन्धित संघ संस्था, बाल अधिकारकर्मी र अन्य कुनै सरोकारबाला व्यक्ति वा संस्थालाई समितिको बैठकमा आमन्त्रण गर्न सक्नेछ।
- (८) संचालक समितिको निर्णय समितिको संयोजकले गर्नेछन्।
- (९) संचालक समितिको बैठक सम्बन्धी अन्य कार्यविधि सो समिति आफैले निर्धारण गरे बमोजिम हुनेछ।

१०. कोषको प्रशासनिक खर्चः समितिको प्रशासनिक खर्च कोषमा जम्मा भएको रकमको ०.५ (शुन्य दशमलव पाँच) प्रतिशत भन्दा बढी हुने छैन ।

११. कोषको खाता संचालन :

(१) कोषको खाता संचालन गर्दा सरकारी कारोबार गर्न स्वीकृती प्राप्त बैंकमा खाता खोली संचालन गर्नुपर्ने छ ।

(२) उपदफा (१) बमोजिमको खाताको संचालन प्रमुख प्रशाशकिय अधिकृत र आर्थिक प्रशासन शाखामा काम गर्ने मुख्य कर्मचारीको संयुक्त दस्तखतबाट हुनेछ ।

१२. अनुगमन र मुल्याङ्कन : दफा ७ बमोजिम गठित समितिको संयोजक(सदस्य सचिवले) कार्यक्रम कार्यन्वयनको अनुगमन गर्नेछ । र सम्बन्धित शाखाले भक्ता वितरणको नियमित अनुगमन गर्ने व्यवस्था मिलाउनु पर्नेछ ।

१३. कोषको लेखा र लेखा परीक्षण :

(१) कोषको आय व्ययको लेखा प्रचलित कानून बमोजिम राखिनेछ ।

(२) कोषको आन्तरिक लेखापरीक्षण प्रचलित कानून बमोजिम र अन्तिम लेखा लेखापरीक्षण महालेखा परीक्षकबाट हुनेछ ।

१४. प्रतिवेदन पेश गर्ने : संचालक समितिले आफूले गरेको कार्यको वार्षिक प्रतिवेदन आर्थिक वर्ष समाप्त भएको एक महिनाभित्र गाउँपालिकामा पेश गर्नु पर्नेछ ।

१५. कोषको सचिवालयः कोषको सचिवालय गाउँपालिकाको कार्यालयमा रहनेछ ।

१६. अभिलेख राख्ने : (१) संचालक समितिले आफूले गरेको काम कारबाहीको अभिलेख सदस्य सचिवले दुरुस्त राख्नु पर्नेछ । (२) विशेष संरक्षणको आवश्यकता भएका बालबालिकाहरूलाई प्रदान गरिएको सहायता सम्बन्धी मूल अभिलेख अनुसुची (२ को ढाँचामा राख्नु पर्नेछ ।

१७. निर्देशन दिन सक्ने : (१) गाउँपालिकाले संचालन समितिको काम कारबाहीको सम्बन्धमा समितिलाई आवश्यक निर्देशन दिन सक्नेछ । (२) उपदफा (१) बमोजिम गाउँपालिकाले दिएको निर्देशनको पालना गर्नु समितिको कर्तव्य हुनेछ ।

१८. अधिकार प्रत्यायोजन : संचालक समितिले यस कार्यविधि बमोजिम आफूलाई प्राप्त भएका अधिकारहरूमध्ये आवश्यकता अनुसार केही अधिकार समितिको संयोजक सदस्य वा गाउँपालिकाको कुनै अधिकृत कर्मचारीलाई प्रत्यायोजन गर्न सक्नेछ ।

१९. संसोधन र खारेज : यो कार्यविधिको आवश्यक संसोधन र खारेज गर्ने अधिकार गाउँ कार्यपालिकालाई मात्र हुने छ ।

अनसची (१)

(दफा ५ को उपदफा (४) संग सम्बन्धित)

तेमाल गाउँपालिका विशेष संरक्षणको आवश्यक भएका बालबालिका लागि बाल संरक्षण कोषबाट सहायता प्राप्त गर्नका लागि आवेदन फारमको ढाँचा

१. बालबालिकाको विवरणः

नाम, थर: लिङ्ग: उमेर:
 गाउँपालिका / नगरपालिका: वडा नं:
 गाउँ / टोल: जिल्हा: प्रदेश: विद्यालय गणको भए नाम ठेगाना

कक्षा
स्वास्थ्य अवस्था
जन्म दर्ता भएको / नभएको

२. बाबूको विवरणः

- (१) वावुको नाम थर
(२) वावु नभएको भए सोको कारण
 (क) मृत्यु भएको
 (ख) बेपता
 (ग) अर्को विवाह गरेको
 (घ) अन्य

३. आमाको विवरण :

- (१) आमाको नाम थर.....

(२) आमा नभएको भए सोको कारण :

 - (क) मृत्यु भएको
 - (ख) बेपत्ता
 - (ग) अको विवाह गरेको
 - (घ) अन्य

(३) आमाको शारीरिक वा मानसिक अवस्था:

- (क) मानसिक रोगी
(ख) पूर्ण अपांगता
(ग) अन्य अवस्था

४. अपांगता भएका आमा बाबू वा अभिभावक भएमा अपांगताको परिचयपत्र भएको वा नभएको अपांगताको किसिम

५. पारिवारिक विवरणः

६. कन किसिमको विशेष संरक्षण आवश्यक भएको बालबालिका हो खलाउने

आवेदकको

दस्तखत

नाम थर :

बालकसंगव

Digitized by srujanika@gmail.com

सिति : अपनी विद्यालय की शिक्षा के बारे में जानकारी देना।

३४८

सम्बन्धित विषयों के बारे में जानकारी प्राप्त करने के लिए विभिन्न स्रोतों से अधिक जानकारी प्राप्त करें।

अनुसूची (२)
(दफा १४ को उपदफा (२) संग सम्बन्धित)
तेमाल गाउँपालिक काखेपलाङ्चोक
बागमती प्रदेश, नेपाल

तेमाल गाउँपालिका बाल संरक्षण कोषबाट सहायता प्रदान गरिएका विशेष संरक्षण आवश्यक भएका बालबालिकाको अभिलेख

आज्ञाले,
प्रमुख प्रशासकीय अधिकृत

